

आ.व २०७५/०७६ को सेवाशुल्क, कर, दस्तुर सम्बन्धी थप स्पष्ट पारिएको सम्बन्धमा ।

नेपालको संविधानले गरेको व्यवस्था अनुसार देश संधियता तर्फ अघि बढी रहेको र हाल तीन तहका सरकारको संरचना मध्ये स्थानीय सरकारको रूपमा रहेको ७५३ मध्येको एक यस कीर्तिपुर नगरपालिकाले पनि आफ्ना १० वटै वडा कार्यालयबाट नगरवासीहरूलाई पूर्ण रूपमा सेवा सुविधा उपलब्ध गराउने कार्यको थालनी गरिसकेको व्यहोरा सम्पूर्ण नगरवासीहरूमा अवगत नै छ । साथै चालु आ.व २०७५/०७६ का लागि निर्धारित सेवाशुल्क, कर, दस्तुरका सम्बन्धमा नगरवासीहरूमा केही अस्पष्टता र असमञ्जस्यता रहेको प्रति यस नगरपालिकाको ध्यानाकर्षण भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५(१) बमोजिम चालु आ.व २०७५/०७६ को सुरु २०७५ श्रावण १ गते देखि अनिवार्य रूपमा सम्पत्ति कर (साविकको घर जग्गा कर र मालपोत करको संयुक्त रूप) कार्यान्वयन गर्नु पर्ने व्यवस्था भए अनुसार यस नगरपालिकाको तेस्रो नगरसभाले साविकका सेवा शुल्क, कर, दस्तुरहरूमा सामान्य परिमार्जन गरी सम्पत्ति करका हकमा संरचनाको मुल्याङ्कन साविक बमोजिमकै बोट र दर अनुसार तथा संरचना रहेको जग्गाको हकमा मालपोत कार्यालय, कलंकीले गत आ.व २०७४/०७५ का लागि रजिष्ट्रेसन प्रयोजनार्थ निर्धारण गरेको दरका आधारमा मूल्याङ्कन गर्ने साथै संरचना विहिन जग्गाको हकमा सम्बन्धित वडा/क्षेत्रको रजिष्ट्रेसन प्रयोजनार्थ मालपोत कार्यालयले निर्धारण गरेको न्यूनतम दरले मूल्याङ्कन गरी सो अनुरूप हुनआउने कर रकममा ५०% छुट गरेको व्यहोरा अनुरोध गरिन्छ । यस प्रकारबाट मूल्याङ्कन गर्दा विगतमा रु. ३० लाख सम्म सम्पत्ति हुनेले एकमुष्ट रु.५१० ।- तिरी आएकोमा हाल सो रकम भित्रको सम्पत्ति (रु. ५ लाख सम्म हुनेले रु.१००।-, रु.६ लाख सम्म हुनेले रु.१५०।-, रु.७ लाख ५० हजार सम्म हुनेले रु.२००।-, रु.१० लाख सम्म हुनेले रु.३००।-, रु.१२ लाख ५० हजार सम्म हुनेले रु.३५०।-, रु.१५ लाख सम्म हुनेले रु.४००।-) का दरले साविक भन्दा घटी सम्पत्ति कर बझाउनु पर्ने विद्यमान अवस्था छ । अतः आफ्नो सम्पत्तिको यथार्थ विवरण दिई सम्बन्धित वडा कार्यालयबाट कर निर्धारण गराई, साविकको कर र हाल निर्धारित करका बिचमा तुलनात्मक विश्लेषण गरी नगरपालिकालाई आफ्नो राय, सल्लाह, सुझाव सहितको पृष्ठपोषण उपलब्ध गराई सहयोग गरिदिनु हुन समेत सम्पूर्ण नगरवासी दिदीबहिनी, दाजुभाईहरूमा हार्दिक अपिल गर्दछौं ।

कीर्तिपुर नगरपालिका कार्यालय
२०७५ श्रावण २२ गते